

श्री

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
को
-नियमावली-

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी नेपाल सरकारको कम्पनी ऐन २०२१ को दफा १३७ (क) उप दफा १ अन्तर्गत स्थापना गरिएको छ। कम्पनीको श्रोत मा जाय जेथा अपर्याप्त भएता पनि यस कम्पनीले उठाएको ऋण तथा दायित्व व्यहोर्नु पर्दा कम्पनीको शेयरवालाहरूले आफ्नो निजि सम्पत्ति वा जायजेथाबाट तिर्नु पर्ने दायित्व भएको मानिने छैन।

परिभाषा :-

१. यस नियमावलीमा देहायका शब्दहरूको परिभाषा देहाय बमोजिम हुने छ। तर नेपाल कानूनमा भएका कुनै शब्दको परिभाषा संग बाझिएमा सोहि कानून बमोजिमको अर्थ लाग्ने छ।
 - (क) कम्पनी भन्नाले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड सम्झनु पर्छ।
 - (ख) कार्यालय भन्नाले कम्पनीको दर्ता भएको कार्यालय सम्झनु पर्छ।
 - (ग) समिति वा संचालक समिति भन्नाले नियमित रूपमा बोलाईएको र गठन भएको संचालकहरूको बैठकलाई सम्झनु पर्छ।
 - (घ) संचालक भन्नाले वहाल रहेका संचालकहरु वा समितिको बैठकमा भाग लिईरहेको संचालकहरूलाई जनाउद छ।
 - (ङ) सरोकार विभाग भन्नाले नेपाल सरकारको वाणिज्य विभागलाई सम्झनु पर्छ।
 - (च) डिभिडेण्ट शब्दले वोनस पनि जनाउदछ।
 - (छ) प्रोक्सी शब्दले सम्बन्धित लिखित बमोजिम अखिलायार प्राप्त व्यक्तिलाई समेत जनाउँदछ।
 - (ज) “रजिष्टर” भन्नाले कम्पनीको शेयरवालाहरूको नाम दर्ता भएको रजिष्टर किताव सम्झनु पर्छ।
 - (झ) “शेयर” भन्नाले तोकिएको मूल्यमा विभाजित भएका कम्पनीको मूल धनको एक भागलाई जनाउदछ।
 - (ञ) “शेयरवाला” भन्नाले कम्पनीको एक वा वढी शेयर खरिद गर्ने व्यक्ति वा संस्थालाई सम्झनु पर्छ।
 - (ट) “ऐन” भन्नाले कम्पनी कानून र त्यसमा भएको संशोधन तथा उक्त ऐन अन्तर्गतको नियम र आदेशलाई समेत जनाउँदछ।
 - (ठ) “कानून” भन्नाले जुनसुकै ऐन वा कानूनलाई जनाउदछ। तर उक्त शब्द भित्र कानून सरह मान्यता दिने नियम आदेश वा सुचना समेत पर्दछ।
 - (ड) “लेखेर” वा लिखितमा” भन्नाले छापेर लिथो गरेर वा प्रतिलिपि भिकिएको वा अन्य कुनै तरिकाले देख्न सकिने गरि लेखिएका शब्दहरूलाई जनाउँदछ।
 - (ढ) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा बाहेक कम्पनीको प्रवन्ध पत्रमा वा नियमावलीमा

कम्पनीको मिति २०७४/०७/१५ गते बसेको ५ औं साधारण सभाबाट स्वीकृत भएकोले सोही मिति देखि यो नियमावली प्रारम्भ भएको।

उल्लेख भएका शब्दहरुको अर्थ नेपाल कानून व्याख्या सम्बन्धी ऐन २०१० मा भए बमोजिम गरिने छ ।

- (ण) एक वचनले संशोधित बहुवचनलाई र बहुवचनले एक वचनलाई पनि जनाउँदछ ।
(त) पुलिङ्गमा सम्बोधितलाई स्त्रीलिङ्गलाई समेत गाभिएको जनाउदछ ।
२. यस कम्पनीको नाम :- नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड राखिएको छ ।
३. यस कम्पनीको प्रधान कार्यालय काठमाण्डौ उपत्यका भित्र रहेको छ ।
४. आयात तथा निर्यात व्यापारमा पारवहन सम्बन्धी सुविधाहरुमा वृद्धि र खर्चमा स्थिरता ल्याउने किसिमसंग आफ्नो कारोबार सञ्चालन गर्दै आयात तथा निर्यात व्यापारमा सुविधा उपलब्ध गराई नेपालको अर्थ व्यवस्थाको विकासमा टेवा दिने यस कम्पनीको उद्देश्य रहेको छ ।
५. यो लिमिटेड कम्पनीको शेयरहरु खुला वजारमा बिक्रि या नामसारी हुन सक्ने छैन । नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थाहरुलाई मात्र यस कम्पनीको शेयर बिक्रि हुन सक्ने छ ।
६. यो लिमिटेड कम्पनी भएकोले शेयरवालाहरुको दायित्व सिमित रहने छ । कम्पनीको कारोबारमा घाटा परि कम्पनीले आफ्नो जायजेथाबाट सम्पुर्ण कर्जा तिर्न नसक्ने भएता पनि शेयरवालाहरुको नीजि जायजेथाबाट तिर्न पर्ने छैन ।
७. नियमावलीमा सहित्त्वाप गर्ने व्यक्तिहरु कम्पनीका तत्कालीन शेयरवाला हुने छैन ।
८. नियमावलीमा व्यवस्था भए बमोजिम बाहेक शेयर बाँडफाँट गर्ने काम संचालकहरुको स्विकृति बिना गर्न सकिने छैन ।

पूँजी :-

९. (क) कम्पनीको अधिकृत पूँजी एक करोड **५० लाख** रुपैयाको हुनेछ र उक्त पूँजी रु. १०००/- को मूल्य भएको प्रत्येक शेयरको **१५,०००/-** शेयरहरुमा विभाजित गरिने छ ।
(ख) **प्रत्येक शेयरको ७५००/-७५०० शेयरहरुमा विभाजित गरिएको छ ।**
१०. कम्पनीको शेयरवालाहरुको वार्षिक साधारण सभाले पास गरेपछि कम्पनीले सम्बन्धित विभागको स्विकृति लिई कम्पनी कानून को व्यवस्था बमोजिम आफ्नो शेयर पूँजीमा वृद्धि गर्ने विभाजित गर्न वा एकत्रित गर्न सक्ने छ ।
११. कम्पनीको शेयरहरु संचालक समितिको नियन्त्रणमा हुने छ र शेयरहरुको बिक्रि वितरण संचालक समितिको निर्णयानुसार हुने छ । तर जारी भएको शेयरको ५० प्रतिशत बिक्रि भइ पुरा भुक्तानी नभए सम्म शेयर वाडफाट गरिने छैन ।
१२. शेयर बाँडफाट गर्दा सम्बन्धित शेयरको मूल्यको ४० प्रतिशतको अग्रिम भुक्तानी नभएसम्म बाँडफाटको काम गरिने छैन ।
१३. शेयरको प्रमाण पत्रमा कम्पनीको छाप र कम्पनीका दुई जना संचालकहरुको सहि हुनुको साथै शेयरहरुको क्रमसंख्या, खरिद गरेको शेयरहरुको संख्या र भुक्तानी दिएको रकम उल्लेख भएको हुनु पर्दछ । उक्त कुरा दर्ता कितावमा उल्लेख भएको छ भने निस्साको निमित्त समितिले अखित्यार दिएको कर्मचारीको सहि समेत भएको हुनु पर्दछ ।
१४. आफ्नो नाममा दर्ता भएको सबै शेयरहरुको प्रत्येक शेयरवालाले एउटा मात्र प्रमाण पत्र पाउने छ । अथवा नीजले चाहेमा आफुले खरिद गरेको शेयरहरु विभाजित गरि दुई वा वढि प्रमाण पत्र लिन

- पाउने छ । संयुक्त रूपमा शेयर लिएमा जुन व्यक्तिको नाम शेयर दर्ता कितावमा प्रथम उल्लेख भएको छ ,सोहि व्यक्तिलाई प्रमाण पत्र दिईने छ ।
१५. कुनै प्रमाण पत्र भुत्रो भएमा वा केहि कुरा मेटिएमा उक्त प्रमाण पत्र बदर गरि नयाँ प्रमाण पत्र लिन संचालक समितिमा पेश गर्न सक्ने छ ।
 १६. कुनै प्रमाण पत्र हराएमा वा नास भएमा सञ्चालक समितिलाई सन्तोष हुने किसिमको सबुद प्राप्त भएमा समितिले नेपाल राज्यका प्रमुख पत्र पत्रिकामा सुचना प्रकाशित गर्ने छ । उक्त सुचना प्रकाशित भएको ३५ दिन पछि उक्त प्रमाण पत्र बदर गरि नयाँ प्रमाण पत्र दिने आदेश गर्न सक्ने छ । यस नियम बमोजिम जारी हुने प्रमाण पत्रको सम्बन्धमा प्रत्येक प्रमाण पत्र वापत रु. ५ दस्तुर लिईने छ ।
 १७. शेयरहरु एक वा वढि व्यक्तिहरुको संयुक्त नाममा वा कुनै लिमिटेड कम्पनी वा कुनै संगठित संस्थानको नाममा रजिष्टर हुन सक्ने छ ।
 १८. शेयर खरिद गर्न दरखास्त साथ खरिद गरिने शेयरको मूल्यको १० प्रतिशत नघटाई पेशकी जम्मा हुनु पर्दछ । दर्खास्त स्विकृत भएको ६ महिना भित्र उक्त शेयरको मोलको सम्पुर्ण वाकी रकमको पुर्ण भुक्तानी संचालक समितिले तोके बमोजिम भई सक्नु पर्दछ ।
 १९. कम्पनीको शेयर खरिद गर्न दर्खास्त वालाले आफुले खरिद गर्ने शेयरको मूल्यको दस प्रतिशत रकम निवेदन साथ जम्मा गर्नु पर्दछ । उक्त शेयरहरु वापतको बाँकी भुक्तानी कम्पनीले शेयर तोकेको र भुक्तानी मागेको सुचना प्राप्त भएपछि गर्नु पर्ने छ । तर त्यस्तो सुचना भुक्तानी दिन तोकिएको मिति भन्दा ३ हप्ता अघि दिईने छ । उक्त सुचनामा भुक्तानी दिनु पर्ने व्यक्तिको नाम र ठेगाना र भुक्तानी गर्ने ठाँउ समेत उल्लेख गरीने छ ।
 २०. भुक्तानी हुन बाँकी भएको शेयर बिक्रि वितरण गर्ने अधिकार समितिको हुनेछ र त्यस्तो शेयर बिक्रि गर्दा सम्बन्धित शेयरवालाहरुलाई वा नीजहरुको प्रतिनिधिलाई उपयुक्त किसिमसंग कम्तीमा तीन हप्ताको पूर्व सुचना दिनु पर्ने छ । भुक्तानी नगरे वापत यस नियम बमोजिम शेयर जफत गर्ने कारबाही उक्त अवधी पछि सञ्चालक समितिले गर्न सक्ने छ ।
 २१. जफत भएको शेयरहरु बिक्रि भइ आएको रकम शेयर वापत कम्पनीले लिनु पर्ने रकमको भुक्तानीमा असुल गरि बाँकी रहन आएको शेयरवाला वा नीजको हकवाला वा प्रतिनिधिलाई भुक्तानी दिईने छ ।
 २२. शेयर जफत भएपछि उक्त शेयरको सम्बन्धमा वा सो वापत यस नियमावलीमा व्यवस्था भए बाहेक कम्पनीको विरुद्ध शेयरवालाको कुनै प्रकारको दावी गर्ने अधिकार रहने छैन ।
 २३. यस नियमावली बमोजिम जफत भएको शेयरहरु रजिष्टरमा समेत खारेज जनाई राख्नु पर्ने छ । यसरी खारेज भएको संख्या जतिको नयाँ शेयरहरु खरिद गर्नेलाई दिईने छ र यस किसिमसंग नयाँ शेयर प्राप्त गर्ने व्यक्तिले आफुले खरिद गर्नु अघिको उक्त शेयर सम्बन्ध कुनै दायित्व बेहोनु पर्ने छैन ।
 २४. कम्पनीले आफ्नो शेयर खरिद गर्न कसैको तर्फवाट धन जमानी दिने वा पेशिक दिने गरी आफ्नो पुँजी खर्च गर्ने छैन ।

शेयरको नामसारी :-

२५. कुनै शेयर नामसारी गर्नुपर्दा नेपाल कम्पनी कानूनमा तोकिएको ढाँचामा नामसारी लिखित तयार गरि नामसारी गर्न गराउने दुवै व्यक्तिको मंजुरी भएको लिखित गरिसहि गराउनु पर्दछ । र साथै पत्यारकासाक्षीहरूको नाम र सहि पनि भएको हुनु पर्दछ । उक्त नामसारी कम्पनीमा रजिष्टर हुनु अगावै माथि उल्लेख भए बमोजिमको नामसारीको कागज पत्र सो सम्बन्धितको प्रमाण पत्र तथा ठेकिएको नामसारी दस्तुर कम्पनीको रजिष्टर्ड कार्यालयमा वुभाउनु पर्दछ ।
२६. समितिले नामसारीको दर्खास्त अस्विकृति गर्न सक्नेछ र त्यसको कारण दिन कम्पनी बाध्य हुने छैन । पुरा भुक्तानी नभएको शेयरमा कम्पनीले कुनै किसिमले अग्रिम अधिकार (लिखित) पाएको शेयरको सम्बन्धमा नामसारी गर्न समितिले अस्विकार गर्न सक्ने छ ।
२७. नामसारी सम्बन्धी जुनसुकै लिखित नामसारी हुने प्रमाण पत्र र नामसारी दस्तुर कम्पनीको रजिष्टर्ड अफिसमा पेश गर्नु पर्दछ । साथै नामसारी गरी दिने व्यक्तिको उक्त शेयरहरु सम्बन्धमा भएको अधिकार वा नामसारी गरी दिन सक्ने अधिकार सम्बन्धी प्रमाण पत्रहरु पनि पेश गर्नु पर्दछ ।
२८. संचालकहरूले नामसारी गर्न अस्विकृत गरेको अवस्थामा वाहेक नामसारी लिखित कम्पनीको रजिष्टर्ड अफिसमा राखिने छ । कुनै प्रमाण पत्र हराएमा वा नास भएमा पनि संचालकहरूको चित्त वुझेमा सो सम्बन्ध सबुद प्रमाण पेश नभएमा पनि नामसारी गरिदिन सक्नेछ ।
२९. समितिले प्रमुख पत्रपत्रिकाहरूमा १० दिनको पुर्व सुचना प्रकाशित गरि कम्पनीको हिसाव खाताहरूमा र रजिष्टर्ड किताव वर्षमा ४५ दिनमा नवढाई वन्द राख्न सक्नेछ । तर एक पटकमा ३ दिन भन्दा बढी अवधिको लागी त्यस्तो खाता वा किताव वन्द राख्न सकिने छैन ।

ऋण उठाउने अधिकार :-

३०. संचालकहरूले उचित ठानेमा नेपाल सरकारको पूर्व स्विकृति लिई समय समयमा आवश्यक भएको रकम कम्पनीको कारोबारको लागी संचालकहरूवाट बैक, व्यापारिक संस्था वा अन्य श्रोतहरूवाट जमानत दिई वा नदिई ऋण उठाउन सक्ने छ ।
३१. कम्पनीको सम्पत्तीमा असर पर्ने गरि बन्धक वा जिम्मा जमानी गर्नु परेमा संचालकहरूले रित पूर्वकको रजिष्टर कितावमा ऐन बमोजिम सोको विवरण लिखित रूपमा राख्न व्यवस्था गर्ने छ । उक्त कार्य ऐनमा भएको व्यवस्थाको पूरा पुरा पालन गर्नु पर्ने छ ।

पूँजी घटाउने वा बढाउने :-

३२. साधारण सभाले पास गरेपछि र नेपाल सरकारको स्विकृति प्राप्त भएमा कम्पनीले आफ्नो शेयर पूँजी बढाउन र शेयरहरूलाई वर्गिकरण गर्न सक्ने छ ।
३३. यस नियमावलीको दफा ३२ बमोजिम नया बिक्रि गरिने शेयरहरु कम्पनीको रजिष्टर भएको शेयरवालाहरूलाई निजहरूले पुरा भुक्तानी गरी सकेको शेयरको अनुपातमा खरिद गर्ने प्राथमिकता दिईनु पर्दछ । यसरी नया बिक्रि गरिने शेयरहरु खरिद गर्ने सुचना कम्तीमा २१ दिन अगावै सम्बन्धित शेयरवालाहरूलाई दिईने छ । उक्त २१ दिनको अवधी भित्र बिक्रि भै बाकी रहेका शेयर अन्य व्यक्तिहरूलाई बिक्रि गर्न सकिने छ ।
३४. कम्पनीले साधारण सभामा प्रस्ताव पास गराई देहाय बमोजिम तरिकाले शेयर पूँजी घटाउन सक्नेछ ।

- (क) जारी नभएका शेयरहरु बदर गर्ने ।
- (ख) शेयर होल्डरबाट शेयर फिर्ता दिन आएमा फिर्ता लिने ।
- (ग) शेयरको निर्धारित मुल्यमा कमि गर्ने ।
- (घ) उपरोक्त तीन उपाय मध्ये संयुक्त रूपमा कुनै उपाय ढारा ।

प्रारम्भिक तथा साधारण सभा :-

३५. कम्पनीको प्रारम्भिक सभा कम्पनी रजिस्टर्ड भएको वा कारोवार सुरु गरेको ६ महिना भित्र वा जारी भएको शेयरको आधा मुल्य असुल भएको २१ दिन भित्र बोलाईनु पर्दछ ।
३६. कम्पनीको प्रथम वार्षिक साधारण सभा कम्पनीको प्रारम्भिक सभा भएको मितिले १२ महिना भित्र बोलाईनु पर्दछ । र त्यस पछि प्रत्येक वर्षमा एक पटक उक्त सभा हुने छ । तर एक वार्षिक साधारण सभा र अर्को सभाको बीचमा १४ महिना भन्दा बढी अवधि व्यतित नभएको हुनु पर्दछ ।
३७. कम्पनीको साधारण सभा समितिले आवश्यक सम्झेको अवस्थामा १५ दिनको पूर्व सुचना दिई वा शेयरवालाहरुको कुल संख्याको १/४ सदस्यहरुले मांग गरेमा बोलाईने छ । र एक वार्षिक साधारण सभा बाहेक कम्पनीको अन्य सबै सभाहरुलाई असाधारण सभा मानिने छ ।
३८. साधारण सभा बोलाउदा सभा हुने मिति स्थान समय र छलफल हुने विषयको छोटकरी विवरण समेत खुलाई लिखित सुचना दिनु पर्दछ । वार्षिक साधारण सभा बोलाउदा कम्तीमा २१ दिनको पूर्व सुचना दिनु पर्दछ । र असाधारण सभाको निमित्त १५ दिनको पूर्व सूचना आवश्यक हुने छ ।
३९. शेयरवालाहरु र नीजहरुका प्रोक्सीहरुले साधारण सभामा आफ्नो शेयर संख्याको अनुपातमा मतदान दिन पाउने छन् ।
४०. साधारण सभामा छलफल भएका विषयहरु सभामा उपस्थित भएका कुल शेयर संख्याको आधि भन्दा बढी मतले पारित हुन सक्नेछ तर त्यस्ता संख्या भुक्तानी भएको शेयर संख्याको १/२ भन्दा कम हुने छैन । यसरी पारित भएको प्रस्तावहरु सबै शेयरवालालाई मात्र बाध्य हुने छ ।
४१. कुल शेयर संख्याको ५० प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व गर्न शेयरवाला वा प्रोक्सी को उपस्थित भएमा साधारण सभाको गणपुरक संख्या पुगेको मानिने छ ।
४२. गणपुरक संख्या नपुगी पहिलो पटक सभा वस्न नसकेमा स्थान र समय तोकी कम्तीमा ७ दिनको पूर्व सूचना दिई सभा बोलाईने छ । यसरी गणपुरक संख्याको अभावमा स्थगित भएको सभा बस्दा कम्तीमा एक तिहाई शेयरवालाहरुको उपस्थित भएमा गणपुरक संख्या पुरा भएको मानिने छ ।
४३. साधारण सभाको सभापतित्व समितिको सभापतिले गर्ने छ । नीजको अनुपस्थितिमा अन्य कुनै संचालकलाई सभापति छान्न सकिने छ । उक्त सभामा कुनै पनि संचालक उपस्थित नभएमा शेयरवालाहरुले दर्ता भएको कुनै पनि शेयरवालालाई सभापति छान्न सक्ने छ ।
४४. सभामा पारित हुने विषयहरुमा सदस्यहरुले हात उठाएर आफ्नो मतदान दिने छन् । तर यदि मतदानको निर्णयमा दुविधा भएमा वा शेयरवालाको कति संख्याको प्रतिनिधित्व भएको छ भन्ने कुरामा शंका भएमा लिखित रूपमा मतदान लिईने छ । मत बराबर हुन गएमा सभापतिले शेयरवालाको हैसियतमा आफ्नो साधारण मतको अलावा निर्णयात्मक मत दिन पाउने छ ।
४५. साधारण सभामा उपस्थित एक तिहाई वा वढी सदस्यहरुले मतदान लिखित रूपमा हुन पर्छ भन्ने माग गरेमा सोहि बमोजिम मतदान लिईने छ र त्यसको परिणाम सभाको निर्णय मानिने छ ।

४६. संयुक्त रूपमा लिएको शेयरको सम्बन्धमा जुन व्यक्तिको नाम सबै भन्दा पहिला दर्ता किताबमा लिखिएको हुन्छ । सो व्यक्ति वा नीजको प्रोक्सीले मात्र मतदानमा भाग लिन पाउने छ ।
४७. कुनै शेयरवालाले प्रोक्सी नियुक्ति गर्न चाहेमा नेपाल कम्पनी ऐन द्वारा तोकिएको फर्ममा लिखित रूपमा नियुक्ति गर्ने छ । उक्त नियुक्ति सम्बन्ध पत्र कम्पनीको कार्यालयमा सभा हुन भन्दा ४८ घण्टा अगावै दर्ता भै सकेको हुनु पर्दछ । अन्यथा सो नियुक्तीलाई मान्यता दिईने छैन ।
४८. कुनै सभामा प्रोक्सीले मतदान गरेको शेयरवालाको मृत्यु भएको वा नियुक्ति बदर भएको कारणले मात्र बदर हुने छैन । तर त्यस्तो मृत्यु भएको वा नियुक्ति बदर भएको सूचना कम्पनीको कार्यालयमा सभा हुनु भन्दा १२ घण्टा अगावै प्राप्त भएको रहेछ भने त्यसको प्रोक्सीको मतलाई मान्यता दिईने छैन ।
४९. कम्पनीको प्रत्येक वार्षिक साधारण सभामा संचालकहरुको प्रतिवेदन लेखा परिक्षण भैसकेको हिसाव सम्बन्धी प्रतिवेदन अडिटरको प्रतिवेदन प्रोक्सी नियुक्ति पत्र तथा रजिष्टर पेश गरिने छ । अडिटरको प्रतिवेदन सभामा पढेर सुनाईने छ र जुनसुकै शेयरवालाले निरिक्षण गर्न (हेर्न) पाउने गरि खुला राखिने छ ।

सञ्चालक समिति :-

५०. **संचालक समिति :-** यस कम्पनीको संचालक समितिमा बढीमा सात जान सदस्यहरु रहनेछन् ।

सञ्चालक समिति सम्बन्धी व्यवस्था यस प्रकार हुनेछ :

५०(क) कम्पनी संचालक समितिको अध्यक्षको नियुक्ती नियमावलीको नियम ५२ वमोजिम नेपाल सरकारले गर्नेछ ।

५०(ख) कम्पनीमा अध्यक्ष सहित देहाय वमोजिमका सदस्यहरु रहने छन् :

- नेपाल सरकार वाणिज्य मन्त्रालयको कम्तीमा रा.प.द्वितीय श्रेणीको प्रतिनिधि - १
- नेपाल सरकार अर्थ मन्त्रालयको कम्तीमा रा.प.द्वितीय श्रेणीको प्रतिनिधि - १
- नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कम्तीमा रा.प.द्वितीय श्रेणीको प्रतिनिधि - १
- नेपाल समुन्द्रपार निकासी पैठारी संघको तर्फबाट अध्यक्ष - १
- नेपाल सरकारबाट मनोनित विज्ञ - १
- महाप्रवन्धक -सदस्य सचिव

५०(ग). कम्पनीको महाप्रवन्धकको नियुक्ती यस नियमावली ५२(१) वमोजिम नेपाल सरकारले गर्नेछ ।

५१. नेपाल सरकारबाट मनोनित विज्ञ सदस्यको कार्य अवधि साधारणतया: ३ वर्षको रहने छ । नेपाल सरकारले चाहेमा उक्त तोकिएको अवधी समाप्त नहुँदै निजलाई हटाउन सक्ने छ ।

५२. संचालक समितिको अध्यक्षको नियुक्ती नेपाल सरकारले गर्नेछ र निजको पदावधि नेपाल सरकारले तोके वमोजिम हुनेछ ।

५२(क) संचालक समितिको अध्यक्षको योग्यता देहाय वमोजिम हुनेछ :-

- मान्यता प्राप्त विश्व विद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा मानविकी तथा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरेको,
- नेपाल सरकार वा अन्य कुनै संघ संस्थामा कम्तीमा ५ वर्ष काम गरी अनुभव हासिल गरेको,

➤ नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।

५२(ख) महाप्रवन्धकको नियुक्ती नेपाल सरकारले गर्नेछ र निजको कार्य अवधि नेपाल सरकारले तोके वमोजिम हुनेछ ।

५२(१)(क) महाप्रवन्धकको योग्यता देहाय वमोजिम हुनेछ :

➤ मान्यता प्राप्त विश्व विद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा मानविकी तथा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरेको,

➤ नेपाल सरकार वा अन्य कुनै संघ संस्थामा कम्तीमा ५ वर्ष काम गरी अनुभव प्राप्त गरेको,

➤ नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।

५३. कम्पनीको संचालक समिति, पदपूर्ति समिति तथा संचालक समितिबाट गठित अन्य उपसमितिहरूका सदस्यहरूलाई संचालक समितिले तोके वमोजिमको बैठक भत्ता उपलब्ध गराईनेछ । यस्तो भत्ता उपलब्ध गराउदा अन्य सार्वजनिक संस्थाहरूले उपलब्ध गराएको भत्ता र नेपाल सरकारबाट समय समयमा तोकिएको निर्देशिकालाई समेत आधार मानिनेछ । कम्पनीको रजिस्टर्ड केन्द्रीय कार्यालय रहेको स्थानभन्दा १५ माईल परिधि वाहिर कम्पनीको बैठक वा कार्यक्रममा भाग लिन जानु परेमा लाग्ने सम्पूर्ण खर्च कम्पनीबाट व्यहोरिनेछ ।

५४. संचालकहरूको कुल संख्याको ५०% (पचास प्रतिशत) सदस्यहरू उपस्थित भएमा समितिको गणपुरक संख्या पुगेको मानिने छ ।

५५. समितिको सभाको सभापतित्व अध्यक्षले गर्ने छ । नीजको अनुपस्थितिमा संचालकहरूले आफु मध्ये एक जनालाई सभापति छान्ने छन् ।

५६. संचालक समितिको बैठकमा एक जनासम्म आमन्त्रित सदस्यको रूपमा आमन्त्रित गर्न सकिने छ । आमन्त्रित सदस्यलाई दिईने भत्ता अन्य संचालक सरह हुने छ ।

५७. समितिको निर्णय बहुमतद्वारा हुने छ । मत बराबर भएमा अध्यक्षले दोश्रो र निर्णयात्मक मत दिन पाउने छ ।

५८. समितिले संचालकहरू, शेयरवालाहरू वा कम्पनीका अधिकृतहरू वा बाहिरका व्यक्तिहरू समेत सदस्यहरू रहन सक्ने गरी विशेष कामको लागी समिति तथा उप-समितिहरू गठन गर्न सक्ने छ । समितिले त्यस्तो उप-समितिलाई आफ्नो अधिकारहरू प्रत्यायोजन वा दिईएको अधिकार फिर्ता लिन सक्ने छ । यस किसिमसंग गठन भएको उप-समितिले प्रदान गरिएको अधिकार प्रयोग गर्ने सम्बन्धमा समितिबाट तोकिएको कार्यविधि अपनाउने छ ।

५९. संचालक देहायको अवस्थामा आफ्नो पदमा बहाल रहेको मानिने छैन ।

(क) मगज बिग्रको भएमा ।

(ख) प्रोक्सी नियुक्ति भएको नियुक्ति पत्र फिर्ता लिएमा ।

(ग) आफ्नो पदको प्रभाव जनाई कम्पनीसंग व्यापार वा ठेकाको काम गर्न आफै वा अन्य कुनै व्यक्तिसंग सांठगांठ गरि फाईदा लिने प्रयत्न गरेमा ।

(घ) चोरी किर्ते घुस वा अन्य जालसाजी गरेको अभियोगमा सजाय पाएमा ।

(ङ) समितिको लगातार तीन बैठकमा प्रयाप्त कारण नभई अनुपस्थित भएमा र

(च) अदालतबाट निजलाई टाट उल्टेको ठहराएमा ।

समितिको अधिकारहरू :-

६०. साधारणसभावाट निर्णय हुने विषय बाहेक कम्पनीको कारोबार चलाउने वा रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी तथा अधिकार संचालक समितिको हुने छ ।
६१. समितिले कम्पनीको दैनिक कार्य संचालन गर्नका लागि प्रचलित नेपाल कानून बमोजिमको प्रकृया पुरा गरि आवश्यक कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
६२. यस नियमावलीको दफा ५२ बमोजिम नियुक्त भएका अध्यक्षको पारिश्रमिक/सुविधा नेपाल सरकारले निर्धारित गरे बमोजिम हुने छ ।
६३. महा-प्रवन्धक र अन्य कर्मचारीहरुको पारिश्रमिक, भत्ता र अन्य सेवा शर्तहरु तोकिए बमोजिम हुने छ ।
६४. महा-प्रवन्धक र अन्य कर्मचारीहरुको कर्तव्य र अधिकार समितिले निर्धारित गरे बमोजिम हुने छ ।
६५. समितिलाई देहायका अधिकार प्राप्त हुने छ :-
- (क) चल वा अचल सम्पती र कुनै सम्पतीको चलन गर्ने अधिकार समितिले उचित ठहराएको मुत्यमा र शर्तमा खरिद गर्न भाडामा लिने वा ठेकामा प्राप्त गर्ने ।
- (ख) कम्पनीको चल वा अचल सम्पती र कुनै सम्पतीको चलन गर्ने बेच्ने, भाडा दिने वा अन्य तरिकाले हस्तान्तरण गर्ने ।
- (ग) कम्पनीको सामान्य कारोबार सञ्चालनको सिलसिलामा रूपैया भुक्तानी लिने र दिने वा अन्य तरिकाबाट क्षतिपूर्ति गरिदिने ।
- (घ) जमानत दिई वा नदिई वा कम्पनीको सम्पती वा जायजेथाको ऋण उठाउने ।
- (ङ) जमानत लिई वा नलिई ऋण दिने भुक्तानी नभएको ऋणको जमानत बिक्रि गर्ने ।
- (च) अन्य कम्पनीहरुमा लगानी गर्ने ।
- (छ) कम्पनीको कारोबारको सम्बन्धमा कम्पनीको पूँजी वा तत्काल आवश्यक नभएको संचित रहेको धनलाई सेक्युरिटीको रूपमा लगानी गर्ने र त्यस्तो लगानीको रकम बढाउने घटाउने वा फिर्ता असुल गर्ने ।
- (ज) कम्पनीको कारोबार सञ्चालन गर्न निमित्त कम्पनीको नाममा बैंकमा खाता खोल्ने र बील अफ एक्सचेन्ज, प्रोमीसरी नोट, हुण्डी, चेक, ड्राफ्ट र अन्य लिखितहरु जारी गर्ने स्विकार गर्ने वा दरपिठ गर्ने ।
- (झ) कम्पनीको मालसामान, सेवा वा अन्य दावी सम्बन्धमा प्राप्त हुने भुक्तानी भर्पाई दिने मिन्हा दिने वा अन्य प्रकारको छुट दिने ।
- (ञ) कम्पनीको सम्पूर्ण वा आंशिक सम्पतीको आधारमा ठेक्का पट्टा वा सम्झौता गर्ने ।
- (ट) कुनै शेयरवालाले आफ्नो सबै वा आंशिक शेयरहरु फिर्ता गर्न ल्याएमा सम्बन्धित दुवै पक्षले मन्जुर गरेको सर्तमा व्यवस्था मिलाउने ।
- (ठ) कम्पनीको विरुद्ध वा कम्पनीको तर्फवाट भएको कुनै दावीलाई मध्यस्थको निर्णयको निमित्त पठाउने र नीजको निर्णय बमोजिम गर्ने ।

- (ङ) कम्पनीको तर्फबाट सम्पती वा अन्य काम कुराको सम्बन्धमा कुनै कानूनी कारवाहि दायर गर्ने सम्भोगीता गर्ने त्याग वा प्रतिरक्षा गर्ने ।
- (ङ) कम्पनीको कारोबारको हितमा आवश्यक स्थानमा शाखा वा उपशाखाहरु खोल्ने वा परियोजना स्थापना गरि आवश्यक कर्मचारी व्यवस्थापन समेत गर्ने ।
- (ण) कम्पनीको कुनै संचालक वा कार्यकारी अधिकारीलाई आवश्यक तथा उचित सम्झेजित जिम्मेवारी तथा अधिकार सुम्पने वा फिर्ता लिने ।
- (त) कम्पनीको जायजेथाको जिम्मा लिने व्यक्ति वा व्यक्तिहरुको नियुक्ति गर्ने ।
- (थ) कम्पनीको विशेष कामको लागी नेपाल राज्य भित्र वा बाहिर तोकिएको शर्त तथा अधिकार प्रयोग गर्ने पाउने गरी एजेन्टहरुको नियुक्ति गर्ने ।
- द) कम्पनीको कारोबार चलाउनका निमित्त तथा कम्पनीको अधिकारिहरु कर्मचारी सदस्य वा कार्यकारी अधिकृतको काम कर्तव्य सम्बन्धमा आवश्यक विनियम तथा नियमहरु बनाउन सम्बोधन गर्ने वा खारेज गर्ने ।
- (ध) कम्पनीको नाममा वा कम्पनीको तर्फबाट कम्पनीको कुनै अरु उद्देश्यको निमित्त उपरोक्त कुनै काम कुराहरु गर्न वा अन्य कुनै काम गर्न ठेकका पट्टा गर्ने वा त्यस्तो ठेकका पट्टा संसोधन वा खारेज गर्ने र सो सिलसिलामा आवश्यक अन्य सबै किसिमको कारोबार गर्ने ।
- (न) कम्पनीको कामको निमित्त संचालकहरुको कुनै व्यक्तिलाई वारिसनामा दिने ।
- (प) कम्पनीको ऋणहरु असुल गर्ने वा भुक्तानी दिने तथा आवश्यकतानुसार त्यस्तो ऋणको भुक्तानी अवधी बढाउने ।

६६. संचालक समितिले प्रत्येक बैठक र उप-समितिको बैठकको कार्य विवरण माईन्युट बुकमा उतार्न लगाउने छ । यस्तो बैठक र कार्य विवरण अध्यक्ष र उपस्थित संचालकहरुको हस्ताक्षरबाट प्रमाणित गरि राखिने छ ।

६७. कम्पनीको छाप संचालक समितिको वा समितिले तोकिदिएको संचालकको जिम्मा सुरक्षित ढंगले राखिने छ । कम्पनीको छाप लगाउन पर्ने प्रत्येक कागजातमा संचालक समितिको कमितमा एक सदस्यको सहि भएको हुनु पर्दछ ।
६८. संचालक समितिको बैठक वर्षमा कमितमा ६ पटक बस्ने छ ।
६९. समितिले ऐन व्यवस्थाको अधिनमा रहि आफुमा भएको अधिकार, अख्तियार इत्यादि सबै वा आंशिक रूपमा कुनै एक संचालक वा अधिकृत वा कुनै फर्म तथा कम्पनी इत्यादिलाई सुम्पन सक्ने छ ।

हिसावको खाता र अडिटिङ्ग :-

७०. सञ्चालक समितिले कम्पनीको कारोबार र आर्थिक अवस्थाको सहि मूल्यांकन हुन सक्ने गरी नेपालीमा हिसाव किताव राख्न लगाउने छ । र उक्त हिसाव कितावको अंग्रेजी प्रति समेत तयार गर्न लगाउने छ ।
७१. कम्पनीको हिसाव किताव कम्पनीको रजिष्टर्ड अफिसमा राखिने छ र अफिस समयमा संचालकहरु र शेयरबालाहरुले निरक्षण गर्न पाउने छन् ।

७२. वर्षमा कम्तीमा एक पटक कम्पनीको हिसाव कितावको जाँच एक भन्दा बढी अडिटरले गर्ने छ । त्यसरी जाँच गर्दा कम्पनीको व्यालेन्स सीट र नाफा नोक्सानीको हिसाव ठिक बेठिक एकिन गर्ने छ । उल्लेख भएको जाय जेथाहरु भए नभएको भिडाई होर्ने छ ।
७३. कम्पनीको प्रथम अडिटर वा अडिटरहरु संचालक समितिले कम्पनीको प्रारम्भक सभा हुनु भन्दा अगावै नियुक्त गर्ने छ । त्यस पछिका अडिटरको वा अडिटरहरुको नियुक्ति साधारण सभाले गर्ने छ ।
७४. कुनै अडिटरको ठाउ रिक्त हुन आएमा सम्बन्धित विभागको स्विकृति लिई अर्को साधारण सभा नवसेसम्मको अवधीभरलाई नयाँ अडिटरको नियुक्ति संचालक समितिले गर्न सक्नेछ ।
७५. अडिटरको पारिश्रमिक साधारण सभाले तोके बमोजिम हुने छ तर प्रारम्भक सभा भन्दा अगावै नियुक्ति भएका वा खाली ठाँउमा नियुक्ति भएका अडिटरहरुको पारिश्रमिक संचालक समितिबाट निर्धारित हुने छ ।

सचित हास कट्टा कोष :-

७६. कम्पनी ऐन र नेपाल कानूनको व्यवस्थाको अधिनमा रहि समितिले निर्णयानुसार रिजर्भ तथा डिप्रिसियसन कोष खडा गर्न सक्ने छ ।

मुनाफा :-

७७. शेयरवालाहरुमा वितरण हुने लाभांसको रकम साधारण सभाले निर्धारित गरे बमोजिम हुने छ । तर त्यस्तो लाभांसको रकम समितिले सिफारिस गरेको रकम भन्दा बढी हुनु हुदैन ।
७८. लाभांस कम्पनीको मुनाफाको रकमबाट मात्र दिईने छ र वितरण नभएको लाभांसको सम्बन्धमा कुनै व्याज हुदैन ।
७९. कुनै नामसारी भएको शेयरको सम्बन्धमा नामसारी दर्ता हुनु अगावै साधारण सभाबाट सिफारिस भएको लाभांस, नामसारी गरिलिने व्यक्तिले पाउने छैन ।
८०. संयुक्त रूपमा लिएको शेयरको सम्बन्धमा कुनै एक सदस्यले लाभांस लिएको भर्पाई भएमा अन्य सदस्यहरुले सो लाभांस पाईसकेको भन्ने प्रमाणित भएको मानिने छ ।
८१. शेयरवालाहरुले पाउने लाभांस चेक, हुण्डी वा मनी अर्डरद्वारा नीजहरुको ठेगानामा हुलाकद्वारा पठाईने छ र संयुक्त रूपमा लिईएको शेयरको सम्बन्धमा त्यस्तो लाभांस रजिष्टरमा प्रथम नाम हुने सदस्यको नाम र ठेगानामा हुलाक द्वारा पठाईने छ ।
८२. ऐनले निर्धारित गरेको अवधी भित्र दावी नगरेको लाभांस समितिको निर्णयमा जफत हुन सक्नेछ ।

शेयरवालाहरुको रजिष्ट्रेशन :-

८३. प्रत्येक शेयरवालाले कम्पनीको रजिष्टर्ड अफिसमा आफ्ना ठिक र पुरा ठेगाना कम्पनीको दर्ता कितावमा जनाउन लगाई राख्नु पर्छ कम्पनीको तर्फबाट दिईने सुचनाहरु व्यक्ति वा हुलाक द्वारा सोहि ठेगानामा पठाउने छ ।
८४. कुनै सूचना हुलाकद्वारा पठाईएकोमा शेयरवालाले उक्त सूचना हुलाकमा खसाले पछि नै प्राप्त भएकोछ भन्ने मानिने छ ।
८५. ठेगाना नभएको शेयरवालालाई दिईने सुचना कम्पनीको अफिस रहेको ठाँउको प्रमुख पत्र पत्रिकामा प्रकाशित भएको मितिमा सो सूचना प्राप्त गरेको मानिने छ ।

८६. कम्पनीको कुनै पनि संचालक, महा-प्रवन्धक, सचिव वा अन्य कुनै जुनसुकै कर्मचारीले आफ्नो पदको हैसियतमा कम्पनीको तर्फबाट काम गर्दा नीज उपर चलाईएको देवानी वा फौजदारी मुद्दामा निजले तिर्नुपर्ने क्षतिपुर्तिको रकम कम्पनीको कोषबाट व्यहोरिने छ ।

कम्पनीको साविकको शेयर संख्या, शेयर बांडफाँड र शेयर धनी निम्न वर्मोजिम रहेको छ ।

सि.नं.	शेयरवालाको नाम	खरिद गरेको साधारण शेयरको संख्या	शेयरवालाको सहि	साक्षीको नाम र ठेगाना
१.	नेपाल सरकार उधोग तथा वाणिज्य मन्त्रालय, त्रिपुरेश्वर ।	३७५०	गौतममान चिपालु उपसचिव	लिलाराज सत्याल टंगाल, गैङ्गीधारा प्रशासकीय अधिकृत नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि.
२.	नेपाल सरकार, अर्थ मन्त्रालय महालेखा नियन्त्रण कार्यालय ववरमहल, काठमाण्डौ ।	३७५०	चन्द्र वहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक	
		७५००		

वाणिज्य विभागबाट

यस नियमावलीमा जेसुकै लेखिएको भए तापनि कम्पनी ऐनमा प्रतिकूल प्रभाव नपर्ने गरि कम्पनीको काम संचालन गर्न स्विकृति गरिएको छ ।

दस्तखत
बद्रीनाथ आचार्य
शाखा अधिकृत
२०३७/१०/३